

नागरिक वडापत्र

सि.न	सेवा सुविधाको नाम	सेवा सुविधा प्राप्त जन आवास्यक कागज प्रमाण	जिम्मेवार शाखा / अधिकारी	लाग्ने दस्तुर	लाग्ने समय	जनासो सुन्ने अधिकारी
१	संस्था नवीकरण सिफारिस	१ निवेदन पत्र २ चालु आ.व. का लागि नवीकरण गरिएका व्यवसाय दर्ता र इजाजत दर्ता प्रमाणपत्रको प्रतिलिपि ३ अधिल्लो आ.व. को कर चुक्ता प्रमाणको प्रतिलिपि ४ राजस्व तथा अन्य करदस्तुर तिरेको रसिदको प्रतिलिपि ५ बहालमा भए बहाल सम्झौता पत्रको प्रतिलिपि ६ सम्बन्धित वडाको सिफारिस	राजश्व शाखा	सभाको निर्णय अनुसार	सोही दिन	प्र.प्र.अ/न गर-प्रमुख
२	प्रकोप पिडीतलाई राहतका लागि सिफारिस	१ निवेदन २ नेपाली नागरिकताको प्रतिलिपि ३ वडा कार्यालयको स्थलगत सर्जिन मुचुल्का र सिफारिस ४ आवास्यकता अनुसार नजिकको प्रहरीको स्थलगत सर्जिन मुचुल्का	प्रशासन शाखा	सभाको निर्णय अनुसार	सोही दिन	प्र.प्र.अ/न गर-प्रमुख
३	साना घरेलु उद्योग तथा व्यापार व्यवसाय दर्ता	१ निवेदन पत्र २ व्यवसायको विस्तृत विवरण ३ राजस्व तथा अन्य कर दस्तुर तिरेको रसिदको प्रतिलिपि ४ बहालमा भए सम्झौता पत्रको प्रतिलिपि ५ स्थलगत सर्जिन मुचुल्का ६ ३ प्रति पासपोर्ट साइजका फोटो र सम्बन्धित वडाको सिफारिस	राजश्व शाखा/वडा कार्यालय	सभाको निर्णय अनुसार	बढिमा ७ दिन भित्र	प्र.प्र.अ/न गर-प्रमुख
४	साना घरेलु उद्योग व्यापार व्यवसाय सिफारिस	१ निवेदन पत्र २ चालु समय सम्मकातागि नवीकरण गरिएको व्यवसाय दर्ता गरेको सक्कल प्रमाणपत्र ३ राजस्व तथा अन्य करदस्तुर तिरेको रसिदको प्रतिलिपि ४ बहालमा भए बहाल सम्झौता पत्रको प्रतिलिपि ५ बहाल कर तरेको रसिदको प्रतिलिपि ६ सम्बन्धित वडा कार्यालयको सिफारिस	राजश्व शाखा	सभाको निर्णय अनुसार	सोही दिन बुझनु पर्ने भइमा बढिमा ३ दिनभित्र	प्र.प्र.अ/न गर-प्रमुख
५	फर्म/संघ/संस्था/कम्पनी सुचिकृत	१ निवेदन पत्र २ चालु आ.व. सम्मकोलागि नवीकरण गरेको उद्योग व्यवसाय दर्ता र इजाजत दर्ता प्रमाण पत्र प्रमाणपत्रको प्रतिलिपि ३ पान वा स्थायी लेखा दर्ता प्रमाण पत्रको प्रतिलिपि ४ अधिल्लो आ.व. सम्मको कर चुक्ता प्रमाणको प्रतिलिपि ५ राजस्व तथा अन्य कर दस्तुर तिरेको रसिदको प्रतिलिपि	राजश्व शाखा	सभाको निर्णय अनुसार	सोही दिन	प्र.प्र.अ/न गर-प्रमुख
६	घ वर्गको निमाण व्यवसायी इजाजत पत्र दर्ता	१ निवेदन २ नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३ चालु आ.व. सम्मकोलागि नवीकरण गरेको ५ लाख सम्म चालु पुऱ्जी भएको उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि ४ मुल्यांभिवृद्धी कर दर्ता प्रमाण पत्रको प्रतिलिपि ५ निम्न मेसिनरी उपकरणहरू अभ्नो स्वामित्वमा रहेको प्रमाण पत्रहरू र वीमा गरेको कागजहरू • ट्रिपर वा ट्रायाक्टर प्रथामिक्यर मेसिन १ थान • लेवल मेसिन १ थानवाटर पम्प ३ थान • भाइवेटर ३ थान ६ उल्लेखित सामाहरू दर्ता भएको मितिले २ वर्ष सम्म विक्री गर्न नपाइने र १५ वर्ष भन्दा पुरानो मान्य नहुने ७ उल्लेखित मेसिनरी सामानहरू चालु अवस्थामा रहेको भन्ने कम्तिमा स्नातक तहको शैक्षिक योग्यता भई नेपाल ईन्जिनियरिङ यसेसियसको सदश्यता प्राप्त मेकानिकल ईन्जिनियरको प्रमाणित पत्र ८ उद्योग/फर्ममा काम गर्ने निम्न अनुसारको जनशक्ति हुनुपर्ने ९ मात्रता प्राप्त शिक्षण संस्थाबाट सिभिल ईन्जिनियरिङ विषयमा कम्तिमा प्रमाण पत्र तह उत्तीर्ण १ जना प्राविधिक कर्मचारी १० कौतूपनि विषयमा कम्तिमा प्रमाण पत्र तह उत्तीर्ण १ जना प्रशासनिक कर्मचारी ११ वाणिज्य/अर्थशास्त्र विषयमा कम्तिमा प्रमाण पत्र तह उत्तीर्ण १ जना लेखा कर्मचारी	राजश्व शाखा	सभाको निर्णय अनुसार	सबै प्रक्रिया पुऱ्मा १ महिना भित्र	प्र.प्र.अ/न गर-प्रमुख

७	घ वर्षको निर्माण व्यवसायी इजाजत पत्र नवीकरण	१ निवेदन २ चालु आ.व. सम्मकोलागि नवीकरण गरिएको उद्योग व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलिपि ३ इजाजत प्रमाण पत्रको संकलन ४ मूल्य अभिविद्धी कर दर्ता प्रमाण पत्रको प्रतिलिपि ५ गत आ.व. सम्मको कर चुत्ता प्रमाणको प्रतिलिपि ६ फर्मसे गरेको अधिल्लो वर्षको कारोबारको विवरण	राजस्व शाखा	सभाको निर्णय अनुसार	सोही दिन, गर-प्रमुख	प्र.प्र.आ/न
८	एफ एम रेडियो संचालन अनुसंधि	१ निवेदन पत्र २ चालु आ.व. सम्मको लागि नवीकरण गरेको रेडियो दर्ता प्रमाण पत्रको प्रतिलिपि ३ मूल्यभिविद्धी कर दर्ता प्रमाण पत्रको प्रतिलिपि ४ गत आ.व. सम्मको कर चुत्ता प्रमाणको प्रतिलिपि ५ राजस्व तथा अन्य कर दस्तुर तिरेको रसिदको प्रतिलिपि ६ सम्बन्धित वडा कार्यालयको सिफारिस	राजस्व शाखा	सभाको निर्णय अनुसार	बढीमा ७ दिनभित्र	प्र.प्र.आ/न गर-प्रमुख
९	अपाइटा परिचय पत्र वितरण	१ निवेदन २ जन्मदर्ता/नागरिकताको प्रतिलिपि ३ पासपोर्ट साइजको फोटो २ प्रति ४ अपाइटा भएका व्यक्तिको पुरै शरीर देखिने फोटो १ प्रति ५ सम्बन्धित वडा कार्यालयको सिफारिस ६ विषय विशेषज्ञ चिकित्सकको सिफारिस	महिला तथा बालबालि का शाखा	सभाको निर्णय अनुसार	कार्यालयम १ नियमित मासिक ४ गते वा शिवि/ बसेको दिन प्रमाण नपेमा वा बुझनुपेमा ७ दिनभित्र	प्र.प्र.आ/न गर उप- प्रमुख
१०	अपाइटा परिचय पत्रको प्रतिलिपि	१ निवेदन २ जन्मदर्ता वा नागरिकताको प्रतिलिपि ३ पासपोर्ट साइजको फोटो २ प्रति ४ सम्बन्धित वडा कार्यालयको सिफारिस ५ प्रमाण पत्र हराएको अवस्थामा बाहेक पहिला प्राप्त गरेको प्रमाण पत्रको संकलन प्रति	महिलातथा बालबालि का शाखा	सभाको निर्णय अनुसार	सोही दिन, बुझनु परेमा बढीमा ३ दिनभित्र वा मासिक ४ गते	प्र.प्र.आ/न गर-प्रमुख
११	जेष्ठ नागरिक परिचय पत्र प्राप्ति	१ निवेदन २ नागरिकताको प्रतिलिपि ३ पासपोर्ट साइजको फोटो २ प्रति	वडा अध्यक्ष वडाका कर्मचारी	सभाको निर्णय अनुसार	सोही दिन, बुझनु	प्र.प्र.आ/न गर-प्रमुख
१२	उजुरी दर्ता	१ कानुन बमोजिम हकदावी पुऱ्योको व्यतिले निवेदन पेश गर्ने २ नागरिकताको प्रतिलिपि । ३ दावी गरेको विषयको प्रमाण कागजहरू । ४ अचल सम्पत्ती जम्मा जमिनको भए • प्रमाण पुऱ्याको प्रतिलिपि● संकलन नक्सा	व्यायीक समिति	सभाको निर्णय अनुसार	सोही दिन	प्र.प्र.आ/न गर उप- प्रमुख
१३	प्रतिउत्तर दर्ता	१ नागरिकताको प्रतिलिपि २ प्रतिउत्तरमा दावी खण्डनका प्रमाण कागजहरू	व्यायीक समिति	सभाको निर्णय अनुसार	सोही दिन	प्र.प्र.आ/न गर-प्रमुख
१४	साध सिमाना नापी रेखानक्न	१ निवेदन २ नागरिकताको प्रतिलिपि ३ जम्मा धनि प्रमाण पुऱ्याको प्रतिलिपि जम्माको संकलन नक्सा	नापी शाखा	सभाको निर्णय अनुसार	१५ दिन	प्र.प्र.आ/न गर-प्रमुख
१५	सहकारी संस्था दर्ता	१ आवेदन -१ थान रु दसको टिकट संलग्न २ विवियम २ थान, ३ प्रथम प्रारम्भिक भेला र दोओ प्रारम्भिक भेलाको निर्णयको प्रतिलिपि- १-१ थान, ४ सैव सदस्यले सही गरेको स्वघोषण पत्र -१ थान ५ कम्तीमा ३० जना प्रस्तावक सदस्यको विवरण फारम-१ ६ नागरिकताको प्रतिलिपिरू ७ कार्ययोजना-१ सम्भाव्यता अध्यन प्रतिलिपी-१ अधिकार पत्र-१ ८ शेयर र प्रवेश शुल्क बुझेको भरपाई-१ ९ व्यवत तथा ऋणको कारोबार गर्ने संस्थाको व्यवत तथा ऋण कार्यविधि १ १० सहकारी अभियानिकरण सम्बन्धी कार्यक्रमको प्रमाण-१ ११ सम्भ भए सो को ले प.-१ १२ कर राजस्व तिरेको रसिद १३ सम्बन्धित वडाको सिफारिस	सहकारी शाखा	सभाको निर्णय अनुसार	प्रक्रिया मिलेमा ३० दिन भित्र दिन सकिने	प्र.प्र.आ/न गर-प्रमुख
१६	सम्पत्तीकर कर/भूमि कर असुली/सि फारिस	१ निवेदन २ जम्मा धनि प्रमाण प्रमाण प-जा प्रतिलिपि, ३ उद्योग व्यावसाय दर्ता प्रमाण पत्र प्रतिलिपि, ४ पछिल्लो पटकको मालापौत घर जम्मा वा सम्पत्ती भूमिकर तिरेको रसिद	राजस्व शाखा/वड १ कार्यालय	सभाको निर्णय अनुसार	सोही दिन, बव्याहीता भएमा २/३ दिन लाग्छ	प्र.प्र.आ/न गर-प्रमुख

		५ घरको नक्साको फोटो कपी				
१७	घर जग्गा वहाल कर असुली	१ निवेदन २ सम्पत्ति धनी र बहालमा बनको विचको सम्बन्धित पत्रको प्रतिलिपि ३ नागरिकता प्रतिलिपि	राजश्व शाखा	सभाको निर्णय अनुसार	सोही दिन	प्र.प्र.अ/न गर-प्रमुख
१८	व्यवसाय कर असुली	१ निवेदन २ उद्योग/व्यवसाय दर्ता प्रमाण पत्र प्रतिलिपि ३ बाषिक कारोबार को विवरण ४ कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि ,	राजश्व शाखा	सभाको निर्णय अनुसार	सोही दिन	प्र.प्र.अ/न गर-प्रमुख
१९	अन्य सेवा तथा सिफारिस दस्तुर असुली	१ निवेदन २ आवश्यक शिफारिस र प्रमाणित प्रतिलिपि	राजश्व शाखा	सभाको निर्णय अनुसार	सोही दिन	प्र.प्र.अ/न गर-प्रमुख
२०	घर नक्सा पास	१ निवेदन २ जग्गा धनी प्रमाण पुर्जा प्रामाणित प्रतिलिपि १ प्रति ३ चालु आ.व. को सम्पत्ति करर भूमीकर तिरेको रसिद १ प्रति ४ नागरिकता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि १ प्रति ५ किता नच्चर स्पष्ट देखिने नापी नक्साको प्रमाणित सक्कल ६ पास गरिने नक्साको फोटोकपी वा ब्यूप्रिल (डिजाइनरको दस्तखत द्वाप सहित) ३ प्रति ७ डिजाइनरको निविरण सहितको इजाजत पत्रको सरोकारवालावाट प्रमाणित प्रतिलिपि १ प्रति ८ पासपोर्ट साइजको फोटो ४ प्रति ९ मन्जुरी लिई बनाउने भएमा मन्जुरी लिने व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि १ थान १० मन्जुरी दिएको बडा कायालयको रोहरवरमा सनाखत सहितको मन्जुरीनामा सक्कल १ प्रति ११ मन्जुरी लिने व्यक्तिको नागरिकताको प्रतिलिपि १ थान १२ वारिस भएमा वारिसको नागरिकताको प्रतिलिपि १ थान १३ स्टक्चर डिजाइन नक्सा ३ प्रति १४ घर नक्सा किताव १५ सम्बन्धित बडाको चार किलो सिफारिस	घर नक्सा र प्राविधिक शाखा	सभाको निर्णय अनुसार	२५ दिन	प्र.प्र.अ/न गर-प्रमुख
२१	घर नक्सा नामसारी	१ नामसारीको लागि निवेदन १ प्रति २ घरनक्सा सम्पन्न प्रमाणपत्र सक्कल १ प्रति ३ नामसारी हुने घरको नक्सा सक्कल १ प्रति ४ राजिनामा पारित लिखत १ प्रति ५ जग्गा धनि प्रमाणपत्रको प्रतिलिपि १ प्रति ६ नापी नक्सा सक्कल १ प्रति ७ चालु आ.व. सम्मको गा.पा. लाई बुझाउनु पर्ने सम्पूर्ण कर बुझाएको प्रमाण ८ घर नक्सा किताव	घर नक्सा फाँट र प्राविधिक शाखा	सभाको निर्णय अनुसार	७ दिन	प्र.प्र.अ/न गर-प्रमुख
२२	नक्सा संसाधन	१ निवेदन २ जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि ३ चालु आ.व. सम्मको मालपोतर भूमीकर तिरेको रसिद ४ नागरिकता प्रमाण पत्रको प्रतिलिपि ५ नापी नक्साको प्रतिलिपि ६ नक्सा र निर्माण इजाजत पत्रको प्रतिलिपि ७ संशोधित नक्सा ३ थान ८ घर नक्सा किताव १	प्र. प्र.अ. घर नक्सा र प्राविधिक शाखा	सभाको निर्णय अनुसार	बढीमा ७ दिन	प्र.प्र.अ/न गर-प्रमुख
२३	नक्सा स्थान थप	१ निवेदन २ जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि ३ चालु आ.व. सम्मको मालपोत/भूमीकर तिरेको रसिद ४ नागरिकता प्रमाण पत्रको प्रतिलिपि ५ नापी नक्साको प्रतिलिपि ६ नक्सा र निर्माण इजाजत पत्रको प्रतिलिपि ७ घर नक्सा किताव	घर नक्सा र प्राविधिक शाखा	सभाको निर्णय अनुसार	सोही दिन	प्र.प्र.अ/न गर-प्रमुख
२४	उद्योग तर्फ घर नक्सा पास	१ उद्योग दर्ता प्रमाण पत्र १ प्रति २ पान/VAT दर्ता प्रमाणपत्रको प्रतिलिपि १ प्रति ३ कर चुक्ता गरेको प्रमाणको प्रतिलिपि १ प्रति ४ नापी नक्सा सक्कल १ प्रति ५ घर नक्सा ३ प्रति ६ जग्गा धनि प्रमाण पुर्जा प्रतिलिपि १ प्रति ७ घर नक्सा किताव ८ घर नक्सा किताव ८ चालु आ.व. सम्मको मालपोतकर/भुमिकर,	घर नक्सा र प्राविधिक शाखा	सभाको निर्णय अनुसार	२५ दिन, आवश्यक छानविन गर्नु पर्ने भएमा छानविनको लागि थप समय लाग्ने	प्र.प्र.अ/न गर-प्रमुख

		सम्पादिकर तिरेको सिद्धको प्रतिलिपि					
२५	कक्षा ८ को प्रमाण पत्रको प्रतिलिपि	१ निवेदन २ जन्म दर्ताको प्रतिलिपि ३ विद्यालयको सिफारिस		शिक्षा शाखा	सभाको निर्णय अनुसार	२ दिन	प्र.प्र.अ/न गर-प्रमुख
२६	विद्यालयखो ल अनुसंधि	१ शिक्षा नियमावली को अनुसूचि १ बासोजिमको दाँचामा निवेदन दिने २ व्यवस्थापन समितिको निर्णयको प्रतिलिपि ३ धरौटीरकम जम्मा गरेको भौचर ४ सम्बन्धित वडा कार्यालयको सिफारिस		शिक्षा शाखा	सभाको निर्णय अनुसार	शैक्षिक सत्र सुर हुनु भन्दा अगाडि	प्र.प्र.अ/न गर-प्रमुख
२७	विद्यालयको कक्षा थपको अनुसंधि	१ विद्यालयको पत्र २ व्यवस्थापन समितिको निर्णय ३ धरौटीरकम जम्मा गरेको भौचर ४ सम्बन्धित वडा कार्यालयको सिफारिस		शिक्षा शाखा	सभाको निर्णय अनुसार	शैक्षिक सत्र सुर हुनु भन्दा अगाडि	प्र.प्र.अ/न गर-प्रमुख
२८	छात्रबृतिका लागि सिफारिस	१ निवेदन २ जन्म दर्ता / नागरिकताको प्रतिलिपि ३ सम्बन्धित विद्यालयमा अध्ययन गरिरहेको प्रमाण		शिक्षा शाखा	सभाको निर्णय अनुसार	सोही दिन	प्र.प्र.अ/न गर-प्रमुख
२९	रोकका भएको सामाजिक सुरक्षा भत्ता निकासा	१ निवेदक २ वडा कार्यालयका ‘सिफारिस, ३ मृतक संग नाता प्रमाणित प्रमाण पत्रहारिकता प्रमाणपत्रको प्रतिलिपि (निवेदक र मृतक दुबैको)		सामाजिक सुरक्षा तथा पठिजकर ण शाखा	सभाको निर्णय अनुसार	सोही दिन	प्र.प्र.अ/न गर-प्रमुख
३०	सक्कल प्रमाणपत्र प्रमाणिकर ण(जन्मदर्ता मृत्युदर्ता मृत्युदर्ता, वि वाह दर्ता, सम्बन्ध विच्छेद, वस ईराई, वैवाहिक अवधा, नाता प्रमाणित प्रमाणिकर ण)	१. व्यहोरा खुलेको सम्बन्धित व्यक्तिको निवेदन २. जन्मदर्ता मृत्युदर्ता, विवाह दर्ता, सम्बन्धविच्छेद, बसाइराई हरको सक्कल तथा प्रतिलिपि प्रमाणपत्र ३. नाता खुल्ने वा भिड्ने लिखत प्रमाणपत्रको प्रतिलिपि। ४. नाता कायम हुने व्यक्तिहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ५. बसाइसराई गरि आएको भए, बसाई सराईको प्रमाणपत्रकोप्रतिलिपि ६. २०३४साल अगाडिका घटनादर्ताको हकमा घटना दर्ता प्रमाणितको सिफारिस		वडा कार्यालय/ सामाजिक सुरक्षा तथा पठिजकर ण शाखा	सभाको निर्णय अनुसार	सोही दिन	प्र.प्र.अ/न गर- प्रमुख/व डा अध्यक्ष
३१	सामाजिक सुरक्षा भत्ता ठाउँसारी सिफारिस	१ निवेदक २ लगत कट्टा सहित वडाको सिफारिस, ३ बसाइसराई र नागरिकता प्रमाणपत्रको प्रतिलिपि ४ वडा कार्यालयको सिफारिस,		सामाजिक सुरक्षा तथा पठिजकर ण शाखा	सभाको निर्णय अनुसार	सोही दिन	प्र.प्र.अ/न गर-प्रमुख
३२	कृषि समूह दर्ता	१ निवेदन २ समुह गठन गरेको माझुट्को फोटो कपि ३ समुहको विधान ४ समुहका सदस्यको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ५ समुहको नामाकरण गरिएको छाप ६ निवेदन ७ वडा कार्यालयको सिफारिस ८ समुहमा २५ जना सदस्य भएको हुनु पनेछ ।		कृषि शाखा	सभाको निर्णय अनुसार	सोही दिन, सर्जिनको हकमा बढीमा ३ दिनभित्र	प्र.प्र.अ/न गर-प्रमुख
३३	अनुदानको बिउ वितरण	१ निवेदन २ सम्बन्धित वडा कार्यालयको सिफारिस ३ लालपुराङको फोटोकपी ४ जग्गा लिजमा लिएको भए सम्भौता पत्र		कृषि/पशु शाखा	सभाको निर्णय अनुसार	खरिद भएको ७ दिन भित्र	प्र.प्र.अ/न गर-प्रमुख
३४	समुह नविकरण	१ निवेदन २ समुहको निर्णय ३ समुह दर्ता प्रमाण पत्र ४ सम्बन्धित वडा कार्यालयको सिफारिस		कृषि/पशु शाखा	सभाको निर्णय अनुसार	सोही बुझनु पर्ने भएमा बढी ३ दिन दिन	प्र.प्र.अ/न गर-प्रमुख
३५	कृषि मिटर जडान सिफारिस	१ कृषकको निवेदन २ वडा कार्यालयको सिफारिस ३ नागरिकता प्रमाण पत्रको प्रतिलिपि ४ जग्गाधर्ती प्रमाण पुर्जाको प्रतिलिपि		कृषि शाखा	सभाको निर्णय अनुसार	सोही बुझनु पर्ने भएमा बढी ३ दिन दिन	प्र.प्र.अ/न गर-प्रमुख
३६	सृत पशु विमा दाती सिफारिस	१ कृषकको निवेदन २ सम्बन्धित वडाको सिफारिस ३ विमाको कागज ४ सर्जिन भुचुल्का/ नागरिकता सिफारिस ५ प्राविधिकको प्रतिवेदन विवरण ६ द्याग नम्बर प्रस्तु देखिने		पशु शाखा	सभाको निर्णय अनुसार	सोही बुझनु पर्ने भएमा बढी ३ दिन दिन	प्र.प्र.अ/न गर-प्रमुख

		पशुको फोटो				
३७	पशु/कृषि फर्म दर्ता सिफारिस	१ कृषकको निवेदन २ जमिनको लालपुर्जा प्रतिलिपि बडाको सिफारिस ३ ३ प्रति फोटो ४ नागरिकताको प्रतिलिपि ५. सधियारको मठजुरीमा (सधियार सर्जिन मुचुलका)	पशु/कृषि सेवा शाखा	सभाको निर्णय अनुसार	सोही दिन, सर्जिनको हकमा बढीमा ३ दिनभित्र	प्र.प्र.अ/न गर-प्रमुख
३८	पशु औषधि प्रसल खोल	१ निवेदन २ औषधी व्यवस्थापन विभागबाट औषधी प्रसल खोलकालागि लिएको ईजाजत पत्रको प्रतिलिपि ३ नागरिकताको प्रतिलिपि ४ प्रतिलिपि १ ५ बडाको सिफारिस ६ ३ प्रति फोटो	पशु शाखा	सभाको निर्णय अनुसार	सोही दिन, सर्जिनको हकमा बढीमा ३ दिनभित्र	प्र.प्र.अ/न गर-प्रमुख
३९	कार्यक्रम संभानीता	१ निवेदन पत्र २ नगरपालिकाबाट जारी गरिएको नम्स अनुसारको कार्यक्रम प्रस्ताव ३ चालु आ.व.सम्मकोलागि नविकरण गरिएको उद्योग, व्यवसाय, संस्था दर्ता प्रमाण पत्र तथा ईजाजत दर्ता प्रमाण पत्रको प्रतिलिपि ४ मूल्य अभिवृद्धी कर दर्ता प्रमाण पत्रको प्रतिलिपि ५ कर चुन्ता प्रमाणाको प्रतिलिपि ६ फर्मत गरेको अधिलो वर्ताको कारोबारको विवरण ७ चा लु आ.व. का लागि नगरपालिकामा फर्म संचिकृत गरिएको प्रमाण पत्रको प्रतिलिपि ८ नगरपालिका फर्म/संस्थाको नाममा प्रस्ताव माग गरिएको पत्रको प्रतिलिपि	प्रशासन शाखा	सभाको निर्णय अनुसार	प्रकृत्या भिलेको भए सोही दिन,	प्र.प्र.अ/न गर-प्रमुख
४०	योजना संभानीता	१ निवेदन २ योजना सुरु गर्नु पूर्व खिचिएको फोटो ३ बडा कार्यालयको रोहवरमा सरोकारवालाहस्को भेलावाट उपभोक्ता समिति र अनुगमन समिति गठन गरेको माइन्युटको फोटोकापि ४ योजना संभानीताका लागि बडा कार्यालयको सिफारिस ५ उपभोक्ता समितिको छाप ६ प्राविधिक कर्मचारीवाट तथार पारिएको स्वीकृत लागत अनुमान(स्टिमेट) ७ उपभोक्ता समितिका पदाधिकारी संबैको नागरिकताको प्रतिलिपि र सम्पर्क नम्वर ८ बैंक खाता खो ले उपभा त्ता समितिको निर्णयको प्रतिलिपि ९. कार्य सम्पादन जमानत (ठेककाको)	योजना शाखा	सभाको निर्णय अनुसार	सोही दिन, केही बुङ्नु परेमा ३ दिन	प्र.प्र.अ/न गर-प्रमुख
४१	योजनाको किस्ता/रु नड बील माग	१ निवेदन २ संभानीता र कार्यदेशको प्रतिलिपि ३ खर्च अनुमोदन गराई रकम माग गर्ने उपभोक्ता समितिको निर्णय प्रतिलिपि ४ लागत स्टिमेट, प्राविधिक मूल्यांकन, नापी ५ लियमालुसार लाग्ने मूल्य अभिवृद्धी कर (VAT) तिरको विलहर ६ योजना सुरु गर्नु पूर्व खिचिएको फोटो, काम भइरहेको फोटोहर ७ ३ लाख भन्दा बढीको योजना भएमा योजना स्थल देखिने गरी होडिङ वोर्डको फोटो ८ अनुगमन प्रतिवेदन	योजना शाखा आर्थिक प्रशासन शाखा	सभाको निर्णय अनुसार	सोही दिन, केही बुङ्नु परेमा ३ दिन भित्र	प्र.प्र.अ/न गर-प्रमुख
४२	योजनाको अन्तिम किस्ता माग	१ रकम मागको निवेदन २ स्वीकृत लागत अनुमान (स्टिमेट), संभानीता र कार्यदेशको प्रतिलिपि ३ स्वीकृत प्राविधिक मूल्यांकन, नापी, कार्य सम्पन्न प्रतिवेदन ४ लियमालुसार लाग्ने मूल्य अभिवृद्धी कर (छन्न) विल भएइहर ५ योजना सुरु गर्नु पूर्व खिचिएको फोटो, काम भइरहेको फोटो र सम्पल पश्चात सोही स्थानबाट खिचिएको फोटो ६ संभानीता र कार्यदेशमा तोकिएको मितिमा कार्य सम्पन्न गर्न तरकोको खण्डमा उत्त कार्य गर्न स्थाद थप गरेको स्वीकृत पत्र ७ सार्वजनिक परीक्षण माइन्युटको फोटोकपी ८ खर्च अनुमोदन गराई रकम माग गर्ने उपभोक्ता समितिको निर्णय प्रतिलिपि ९ बडा कार्यालयको सिफारिस १० अनुगमन समितिको प्रतिवेदन ११ अनुगमन (अनुसूची (४)) १२३ लाख भन्दा बढीको योजना भएमा योजना स्थल देखिने गरी होडिङ वोर्डको फोटो	योजना शाखा आर्थिक प्रशासन शाखा	सभाको निर्णय अनुसार	सोही दिन	प्र.प्र.अ/न गर-प्रमुख

४३	विलिनिक, पोलिविलिनि क, औषधि पसल थाकर र खद्दा लाई संचालन/सिफारिस/दर्ता/नवी करण/अनु मति	१ निवेदन पत्र २ सम्बन्धित निकायबाट दर्ता गरिएको व्यवसाय दर्ता प्रमाण पत्र प्रतिलिपि ३ मूल्यांभिवृद्धी कर दर्ता प्रमाण पत्रको प्रतिलिपि ४ सचालन स्वीकृति प्रमाण पत्र प्रतिलिपि ५ गत आ.व. सम्मको कर चुक्ता प्रमाणाङ्को प्रतिलिपि ६ राजस्व तथा अन्य कर दस्तुर तिरेको रसिदको प्रतिलिपि ७ बहालमा भए बहाल सम्भान्ता पत्रको प्रतिलिपि ८ प्रति पासपोर्ट साइजको फोटो ९ सम्बन्धित वडा कार्यालयको सिफारिस	स्वास्थ्य शाखा	सभाको निर्णय अनुसार	१५ दिन भित्र	प्र.प्र.अ/न गर-प्रमुख
४४	विपल वर्गलाई औषधि उपचारमा सहायत सिफारिस	१ निवेदन २ नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३ अस्पतालमा घेकजाँच गराएको पूर्जाको फोटोकपी ४ वडा कार्यालयको सिफारिस	नगर प्रमुख/उप-प्रमुख प्र.प्र.अ., स वास्थ शाखा	सभाको निर्णय अनुसार	सोही दिन	प्र.प्र.अ/न गर-प्रमुख
४५	विमा रकम दावी सिफारिस	१ निवेदन २ नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३ अस्पतालमा घेकजाँच गराएको पूर्जाको/रिपोर्टको फोटोकपी ४ वडा कार्यालयको सिफारिस	स्वास्थ्य शाखा	सभाको निर्णय अनुसार	सोही दिन, आवश्यक केही बुझ्नु पर्ने भएमा ३ दिन	प्र.प्र.अ/न गर-प्रमुख
४६	कुष्ट रोग लागेका विपल नागरिक लाई औषधि उपचार सिफारिस	१ निवेदन २ नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३ अस्पतालको विशेषज्ञ चिकित्सकको सिफारिस ४ वडा कार्यालयको सिफारिस	स्वास्थ्य शाखा	सभाको निर्णय अनुसार	बढीमा ३ दिन भित्र	प्र.प्र.अ/न गर-प्रमुख
४७	क्यान्सर, डा यलाईसिस, मृगौला, प्रत यारोपन लाई औषधी उपचार सिफारिस	१. निवेदन २. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३. अनुसूची -१, चिकित्सकले प्रामणित गरेको अनुसूची -२ वडाले विवरण प्रामणित गरेको ४. वडाले प्रामणित गरेको विपलाको सिफारिस	स्वास्थ्य शाखा	सभाको निर्णय अनुसार	बढीमा ३ दिन भित्र	प्र.प्र.अ/न गर-प्रमुख
४८	स्वास्थ्य विमा कार्यक्रम	१. तोकिएको ढाँचौ निवेदन २. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ३. स्थानीय ठेगाना खुले कागजात (नागरिकतामा स्तानीय ठेगाना हालको भेद्या फरक अन्यत्र भए) ४. अत अशक्ता अपाङ्गता कवर्गद्वा कछरोगी वा एच.आई.भी संरक्षित वा क्षयरोग (मल्टीड्रेरेसिटाल्ट ट्युबरक्लेसिस) भए सो को प्रमाण खुले कागजात) ५. महिला स्वास्थ्यसेविका भए सो प्रमाण खुले कागजात) ६. ७० वर्षमाथि जेल नागरिक भए सो को प्रमाण खुले कागजात) ७. निवेदकको फोटो-२	सम्बन्धित वडा कार्यालय	सभाको निर्णय अनुसार	बढीमा ७ दिन भित्र	प्र.प्र.अ/न गर-प्रमुख/व डा अध्यक्ष
४९	रोजगार शाखामा बेरोजगार व्यक्तिको सूची दर्ता	१ तोकिएको ढाँचौमा निवेदन २ पासपोर्ट साइज फोटो ३ प्राति ३ तोकिएको ढाँचौमा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि	रोजगार सेवा शाखा	सभाको निर्णय अनुसार	सोही दिन बुझ्नु पर्ने भएमा बढीमा ३ दिन	प्र.प्र.अ/न गर-प्रमुख
५०	रोजगार प्राप्त व्यक्तिको नाममा बैक खाता खोल सिफारिस	१ नागरिकताको प्रमाण पत्रको प्रतिलिपि २ प्रमाण पत्र ३ पासपोर्ट साइजको फोटो ४ प्राति	रोजगार सेवा शाखा	सभाको निर्णय अनुसार	सोही दिन,	प्र.प्र.अ/न गर-प्रमुख